



## कालीमाटीगाउँपालिकाद्वारा प्रकाशित स्थानीयराजपत्र

खण्ड १, कालीमाटी, वैशाख महिना १० गते २०७६, संख्या १

भाग -१

नेपालको संविधानको अनुसूची द मा उल्लेख भए बमोजिमको अधिकार अन्तर्गत रही कालीमाटी गाउँपालिकाको विशेष गाउँ सभाबाट मिति २०७६/०९/०५ मा पारित भएको ऐन स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०२ (३) बमोजिम सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ।

२०७६ सालको ऐन संख्या: १

कालीमाटी गाउँपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, २०७६

गाउँसभाबाट स्विकृत मिति: २०७६।०९।०५  
प्रमाणिकरण मिति: २०७६।०९।०६

प्रस्तावना:

नेपालको संविधानको धारा २९ को उपधारा (२)

बमोजिमकालीमाटीगाउँपालिकाको स्थानीय

सञ्चितकोषको संचालन गर्न,

बजेटतथाकार्यक्रमतर्जुमागर्न, निकासातथाखर्चगर्न, लेखाराख,  
आर्थिकतथावित्तीयप्रतिवेदनगर्न, आर्थिककारोवारकोआन्तरिकनियन्त्रणकोव्यव  
स्थामिलाउन, आन्तरिकतथाअन्तिमलेखापरीक्षणगर्न,  
बेरुजुफर्छ्यौटतथाअसुलउपरगार्नगराउन,  
आर्थिककार्यविधिलाईनियमित, व्यवस्थितरजवाफदेहीबनाउनवाञ्छनीयभएकोले,  
नेपालकोसंविधानकोधारा २२ बमोजिमकाकालीमाटीगाउँपालिकाकोगाउँसभाले  
संविधानकोधारा २३ बमोजिमयोकानूनबनाएकोछ ।

परिच्छेद-१

#### प्रारम्भिक

१. संक्षिप्तनामरप्रारम्भः (१) यसकानूनकोनाम " कालीमाटीगाउँपालिकाकोआर्थिककार्यविधिएन, २०७६" रहेकोछ ।  
(२) योकानून सभाबाटपारितभएकोमितिदेखिलागूहनेछ ।
२. परिभाषा :विषयवाप्रसंगलेअर्कोअर्थनलागेमायसकानूनमा,  
(क) "असुलउपरगर्नुपर्नेरकम" भन्नालेप्रचलितऐनबमोजिमभुक्तानीदिनहुनेरकमभुक्तानीदिएकोवाबढीहुने गरीभुक्तानीदिएकोवाघटीरकमअसुलगरेकोकारणबाटअसुलउपरगर्नुपर्नेभ नीलेखापरीक्षणहुँदाठहर्याइएकोबेरुजुरकमसम्झनुपर्छरसोशब्दलेहिनामि नावामस्यौटगरेकोरकमतथागाउँलाईतिर्नुवुझाउनुपर्नेअन्यकुनैरकमकलम समेतलाईजनाउँछ ।  
(ख) "अन्तिमलेखापरीक्षण" भन्नालेमहालेखापरीक्षककोकार्यालयबाटहुनेलेखापरीक्षणसम्झनुपर्छ ।

- (ग) "आन्तरिकलेखापरीक्षण"  
भन्नालेकालीमाटीगाउँपालिकाकोतोकिएकोशाखावाअधिकृतबाटहुनेआन्तरिकलेखापरीक्षणसम्झनुपर्छ ।
- (घ) "आर्थिकवर्षभन्नालेहेरेकवर्षसाउनमहिनाकोएकगतेदेखिअर्कोवर्षआषाढमहिनाकोमसान्तसम्मको१२महिनाकोअवधिलाईसम्झनुपर्छ ।
- (ड) "एकत्रहमाथिकोअधिकारी"  
भन्नालेवडासचिवरविषयगतशाखाप्रमुखकोहकमाकालीमाटीगाउँपालिकाकोप्रमुखप्रशासकीयअधिकृत,  
गाउँपालिकाकोप्रमुखप्रशासकीयअधिकृतकोहकमाकालीमाटीगाउँपालिकाकोअध्यक्ष, अध्यक्षकोहकमागाउँकार्यपालिकासम्झनुपर्छ ।
- (च) "कारोबार" भन्नालेसरकारीचल, अचल,  
नगदीतथाजिन्सीधनमालजिम्मालिईप्रचलितऐनबमोजिमनिर्धारितकाममाखर्चवादाखिलागर्नेसम्बन्धीसम्पूर्णकामसम्झनुपर्छ ।
- (छ) "प्रमुखप्रशासकीयअधिकृत"  
भन्नालेकालीमाटीगाउँपालिकाकोप्रमुखप्रशासकीयअधिकृतसम्झनुपर्छ ।
- (ज) "कार्यालय"  
भन्नालेकालीमाटीगाउँकार्यपालिकाकोकार्यालयसम्झनुपर्दछ । सोशब्दले कालीमाटीगाउँपालिकामातहतरहेकोविषयगतशाखावाविभागवामहाशाखावाकार्यालयवाएकाइहरुलाईसमेतजनाउनेछ ।
- (झ) "कार्यालयप्रमुख" भन्नालेखण्ड(छ) र(ज)  
बमोजिमकोकार्यालयकोप्रशासकीयप्रमुखभईकामकाजगर्नतोकिएकोपदाधिकारीसम्झनुपर्छ ।

- 
- (ज) "गाउँपालिका" भन्नालेकालीमाटीगाउँपालिकासम्झनुपर्छ ।
- (ट) "जिम्मेवारव्यक्ति"  
भन्नालेखाउत्तरदायीअधिकृतबाटअधिकारसुम्पिएबमोजिमकोकार्यसंचाल  
नगर्ने, जिम्मालिने, खर्चगर्ने, लेखाराख्ने,  
आन्तरिकतथाअन्तिमलेखापरीक्षणगराईबेरुजुफ्ल्यौटगर्नेगराउने,  
सरकारीनगदीजिन्सीअसुलउपरगर्नेगराउनेतथादाखिलागर्नेकर्तव्यभएको  
व्यक्तिसम्झनुपर्छरसोशब्दलेकालीमाटीगाउँपालिकाकोकामकोलागिसर  
कारीनगदीवाजिन्सीलिईवानलिईसोकामफछ्यौटाउनेजिम्मालिनेजुनसुकै  
व्यक्तिसमेतलाईजनाउँछ ।
- (ठ) "तालुककार्यालय"  
भन्नालेवडाकार्यालयतथाविषयगतकार्यालयकोहकमाकालीमाटीगाउँकार्य  
पालिकाकोकार्यालयसम्झनुपर्छ ।
- (ड) "तोकिएबमोजिम"  
भन्नालेयसकानूनअन्तर्गतबनेकानियमावली,निर्देशिकावाकार्यविधिमातोकि  
एकोवातोकिएबमोजिमसम्झनुपर्छ ।
- (ढ) "प्रदेशसञ्चितकोष"  
भन्नालेसंविधानकोधारा २०४८बमोजिमकोसञ्चितकोषसम्झनुपर्छ ।
- (ण) "बजेटसंकेत"  
भन्नालेनेपालसरकारलेस्वीकृतगरेकोआर्थिकसंकेततथावर्गीकरणकोअधीन  
मारहीगाउँपालिकाकोकार्यालय, विषयगतशाखा,  
वडाकार्यालयवासोसरहकोझेत्राधिकारभएकाआयोजनाकार्यक्रमआदिको  
कार्यप्रकृतिरसंगठनसमेतछुट्टिटनेगरीकालीमाटीगाउँपालिकालेदिएकोसंकेत  
तलाईजनाउँछ ।

- 
- (त) "बेरुजु"  
भन्नालेप्रचलितकानूनबमोजिमपुर्याउनुपर्नेरीतनपुर्याईकारोबारगरेकोवारा  
खुपर्नेलेखानराखेकोतथाअनियमितवावेमनासिवतरिकालेआर्थिककारोबारग  
रेकोभनीलेखापरीक्षणगर्दाओँल्याइएकोवाठहर्याइएकोकारोबारसम्झनुपर्छ  
।
- (थ) "बैंक"  
भन्नालेसञ्चितकोषकोसञ्चालनगर्नेपालराष्ट्रबैंकबाटस्थिवकृतीप्राप्तकालीमाटी  
गाउँपालिकालेतोकेकोकुनैबैंकसम्झनुपर्छरसोशब्दलेत्यस्तोबैंककोअधिका  
रप्रयोगगरीकारोवारगर्नेगरीतोकिएकोबैंककोशाखासमेतलाईजनाउँछ ।
- (द) "मातहतकार्यालय"  
भन्नालेकालीमाटीगाउँपालिकामातहतरहेकोवडाकार्यालयवाविषयगतशाखा  
, महाशाखा, विभागवाकार्यालयरएकाईसम्झनुपर्छ ।
- (ध) "लेखा"  
भन्नालेकारोबारभएकोव्यहोरादेखिनेगरीप्रचलितकानूनबमोजिमराखिनेअभि  
लेख, खाता,  
किताबआदिरसोकारोबारलाईप्रमाणितगर्नेअन्यकागजातरप्रतिवेदनकासाथै  
विद्युतीयप्रविधिवाटराखिएकोअभिलेखरआर्थिकविवरणसमेतलाईसम्झनुप  
र्छ ।
- (न) "लेखाउत्तरदायीअधिकृत"  
भन्नालेआफ्नोरमातहतकार्यालयकोआर्थिकप्रशासनसंचालनगर्ने,  
वार्षिकबजेटतयारगर्नेरसोबजेटनिकासाप्राप्तसगरीखर्चगर्नेअधिकारसुम्पने,  
बजेटतथाकार्यकमअनुसारहुनेआर्थिककारोबारकोलेखाराख्नेरराख्नलगाउ  
ने, लेखाविवरणतयारगर्नेगराउने, विनियोजन, राजस्व, धरौटी,

जिन्सीरअन्यजुनसुकैकारोवारकोआन्तरिकतथाअन्तिमलेखापरीक्षणगराउने,  
बेरुजुनियमितगर्नेगराउने,  
असुलउपरगर्नेगराउनेवामिन्हागर्नेगराउनेकर्तव्यभएकोकालीमाटीगाउँपा  
लिकोप्रमुखप्रशासकीयअधिकृतलाईसम्झनुपर्छ ।

- (प) "वडाकार्यालय"  
भन्नालेकालीमाटीगाउँपालिकाकोवडाकार्यालयसम्झनुपर्छ ।
- (फ) "वडासचिव"  
भन्नालेकालीमाटीगाउँपालिकाकोवडासचिवलाईसम्झनुपर्छ ।
- (ब) "विनियोजन"  
भन्नालेकालीमाटीगाउँपालिकासभाद्वाराविभिन्नकार्यहरुकालागिविभिन्नशीर्ष  
कमाखर्चगर्नीविनियोजनभएकोरकमसम्झनुपर्छ ।
- (भ) "वित्तीयविवरण"  
भन्नालेनेपालसरकारलेस्वीकृतगरेकोमापदण्डबमोजिमकुनैनिश्चितअवधिमा  
भएकोआर्थिककारोवारकोसमिगतस्थितिदर्शाउनेउद्देश्यलेशीर्षकसमेतखु  
ल्नेगरीतयारगरिएकोविवरणसम्झनुपर्छरसोशब्दलेकोरावारकोस्थितिदर्शा  
उनेगरीशीर्षककाआधारमावनाइएकोबजेटअनुमान,निकाशा,  
खर्च,आम्दानी,  
दाखिलारबाँकीरकमसमेतखुलाइएकोप्राप्तिरभुक्तानीविवरणरसोसँगसम्ब  
न्धितलेखा,टिप्पणीरखुलासासमेतलाईजनाउँछ ।
- (म) "संविधान" भन्नालेनेपालकोसंविधानसम्झनुपर्छ ।
- (य) "सञ्चितकोष" भन्नालेकालीमाटीगाउँपालिकाकोसञ्चितकोषसम्झनुपर्छ ।
- (र) "सभा" भन्नालेकालीमाटीगाउँउसभासम्झनुपर्छ ।

- (ल) "सम्परीक्षण"  
भन्नाले आन्तरिक वा अन्तिम लेखापरीक्षण प्रति वेदन माझौल्याइ एको बेरुजु को सम्बन्धमा पेश हुन आएका स्पष्टीकरण वा प्रतिक्रिया साथ संलग्न प्रमाण तथा का गजात को आधार मागर निरेफछ्यौट सम्बन्धीकार्यलाई समझनुपर्छ र सो शब्दले स भावाट गठित लेखा समिति बाट प्राप्त सुझाव वा निर्देशन का आधार मागर नेपरीक्षण वा अनुगमन कार्यसमेत लाई जनाउँछ।
- (व) "कार्यपालिका" भन्नाले कालीमाटी गाउँ कार्यपालिका समझनुपर्छ।
- (श) "सार्वजनिक जवाफदेहीको पद" भन्नाले पारिश्रमिक तोकिए को वानतोकिए को जेभए तापानि कुनै रूप मानियुक्त हुने वानिर्वाचित हुने वामनो नयन हुने कानूनी मान्यता प्राप्त सार्वजनिक काम, कर्तव्यरअधिकार भए को पद समझनुपर्छ।
- (ष) "बिषयगत शाखा" भन्नाले कालीमाटी गाउँ पालिका अन्तर्गत रहेको बिषयगत विभाग, महाशाखा, शाखा, कार्यालय वा एकाइलाई समझनुपर्छ। परिच्छेद-२
- सञ्चितकोषको सञ्चालन सम्बन्धी व्यवस्था
३. सञ्चितकोषको सञ्चालनः (१) सञ्चितकोषमादे हायकारक महरुरहनेछन्:-
- (क) गाउँ सभाबाट स्वीकृत कानून बमोजि मलगाई एको करतथा गैरकर वापत असुल भए को राजस्वरकम।
- (ख) नेपाल सरकार तथा प्रदेश सरकार बाट राजस्व बाँडफाँड वापत प्राप्त सरकम।
- (ग) नेपाल सरकार तथा प्रदेश सरकार बाट प्राप्त भए को समानीकरण अनुदान, सशर्त अनुदान, सम्पूरक अनुदान र विशेष अनुदान वापत प्राप्त सरकम।

(घ) गाउँपालिकालेलिएकोआन्तरिकऋणवापतकोरकम ।

(ड)

अन्यप्रचलितकानूनवमोजिमगाउँपालिकानाममाप्राप्तभएकोअन्यआयवापतकोरकम ।

(२) उपदफा (१) वमोजिमकोरकमनेपालराष्ट्रबैंकबाटस्वीकृतप्राप्तगाउँपालिकालेतोकोकोकैनैबैंकमाखाताखोलीजम्मागरिनेछ ।

(३) नेपालकोसंविधान, योकानूनरअन्यप्रचलितकानूनकोअधीनमारहीसञ्चितकोषकोसंचालनगाउँपालिकाकोकार्यालयलेतोकेवमोजिमगर्नेछ ।

४. सञ्चितकोषकोलेखाराखेउत्तरदायित्वः(१)

सञ्चितकोषकोलेखाअद्यावधिकरूपमाराखेतथात्यसकोवार्षिकवित्तीयविवरणतयारगर्नेतथालेखादखिलागर्नेगराउनेकर्तव्यरउत्तरदायित्वगाउँपालिकाकोप्रमुखप्रशासकीयअधिकृतकोहुनेछ ।

(२) उपदफा(१)

वमोजिमकोलेखातथासोकोवित्तीयविवरणसभामारप्रदेशलेखानियन्त्रककार्यालय, महालेखानियन्त्रककार्यालयएवंमहालेखापरीक्षकसमक्षपेशगर्नेसम्बन्धीअन्यकार्यविधितोकिएवमोजिमहुनेछ ।

परिच्छेद - ३

बजेटनिर्माणतथावार्षिककार्यक्रमतर्जुमा, निकासा, खर्च, रकमान्तरतथानियन्त्रण

५. बजेटतथाकार्यक्रमतर्जुमागर्ने : (१)

आगामीआर्थिकवर्षगाउँपालिकालेसम्पादनगर्नुपर्नेकार्यतथाकार्यक्रमकोलागिसंविधानकोधारा २३०वमोजिमबजेटतयारगर्नेगराउनेसभामापेशगरीपारितगराउनेतत्तरदायित्वकार्यपालिकाकोहुनेछ ।

(२)	उपदफा	(१)
	बमोजिमबजेटतथाकार्यक्रमतर्जुमागर्नेप्रयोजनकालागिउपलब्धहुनेश्रोततथाखर्च कोसीमाकोपर्वानुमानचालुआर्थिकवर्षचैत्रमसान्तभित्रगरिसक्नुपर्नेछ ।	
(३)	उपदफा	(२)
	बमोजिमश्रोतरखर्चकोसीमानिर्धारणभएपछिनिर्धारितस्रोततथाखर्चकोसीमाभित्ररही आगामीआर्थिकवर्षबजेटतर्जुमागर्नुपर्नेछ ।	
(४)	आगामीआर्थिकवर्षकोबजेटचालुआर्थिकवर्षकोअसार १० गतेभित्रसभामाप्रस्तुतगर्नुपर्नेछ ।	
(५)		
	आगामीआर्थिकवर्षकोबजेटतर्जुमागर्दागाउँपालिकालेस्वीकृतआवधिकयोजनारम ध्यकालीनखर्चसंरचनालाईमूलआधारबनाउनुपर्नेछ ।	
(६)		
	गाउँपालिकालेघाटाबजेटनिर्माणगर्नुपर्नेभएमाघाटापूर्तिगर्नेस्रोतसमेतकोखाकातया रगर्नुपर्नेछ ।	
(७)		बजेटतथाकार्यक्रमतर्जुमा, छलफलएवम्बजेटकोमस्यौदालाईअन्तिमरूपदिईपारितगर्दाअपनाउनुपर्नेकार्यवि धितोकिएबमोजिमहुनेछ ।
६. <u>बजेटनिकासः</u>		(१)
	सभाबाटबजेटस्वीकृतभएकोअदिनभित्रस्वीकृतबजेटविवरणअनुसारखर्चगर्नेअखित यारीगाउपालिका अध्यक्षले प्रमुखप्रशासकीयअधिकृतलाईदिनुपर्नेछ ।	
(२)	उपदफा	(१)
	बमोजिमकोअखितयारीप्राप्तभएपछितोकिएबमोजिमबैकमार्फतप्राप्ति, निकाशारभुक्तानीगर्नुपर्नेछ ।	

तरआर्थिकवर्षकोअन्तिमदिनमात्रणदायित्वकोभुक्तानीरहिसावमिलानबाहेककोअन्यभुक्तानीसम्बन्धीकामहुनेछैन ।

(३) उपदफा(२) वमोजिमप्राप्ति,

निकासातथाभुक्तानीगर्दासंघीयमहालेखानियन्त्रककार्यालयलेतोकिदिएकोमापदण्डबमोजिमहुनेगरीएकलखाताकोषप्रणालीअवलम्बनगरिनेछ ।

(४)

रकमनिकासाभएपछितोकिएकापदाधिकारीकोसंयुक्तदस्तखतबाटबैंकखातासंचालनगर्नुपर्नेछ ।

(५)

स्वीकृतबजेटथाकार्यक्रमबमोजिमस्वीकृतबजेटकोपरिधिभित्रहेरप्रचलितकानुनबमोजिमखर्चगर्ने, लेखाराखीवाराखनलगाईलेखापेशगर्ने, लेखापरीक्षणगराउने, बेरुजुफछ्यौटगर्नेरकार्यपालिकामापेशगर्नेउत्तरदायित्वलेखाउत्तरदायीअधिकृतकोहुनेछ ।

(६)

यसकानुनरप्रचलितअन्यकानुनबमोजिमरकमनिकासादिनेतथाकोषसञ्चालनगर्नेगराउनेसम्बन्धीअन्यकार्यीविधितोकिएबमोजिमहुनेछ ।

७.

बजेटरोक्कावानियन्त्रणगर्नसक्ने:दफा६ माजुनसुकैकुरालेखिएकोभएतापनिगाउँपालिकाकोआर्थिकस्थितिरसम्भितकोषमाजम्मारहेकोरकमलाईमध्यनजरगरीविनियोजितरकममाआवश्यकताअनुसारगाउँपालिकालेपुर्णवाआंशिकरूपमारोक्कावानियन्त्रणगर्नसक्नेछ ।

८. खर्चगर्नेकार्यीविधि :

गाउँपालिकाकोकार्यतथाआयोजनासञ्चालनगर्ने,धरौटी, दस्तुर,सेवाशुल्कलिने,

पेशकीदिनेतथाफछ्योटगर्ने,  
लिलामविक्रीगर्ने, मिन्हादिनेसम्बन्धीकार्यविधितोकिएवमोजिमहुनेछ ।

**९. रकमान्तरतथाश्रोतान्तरः** (१)

.गाउँपालिकाकोस्वीकृतबजेटकोकुनैएकबजेटउपशीर्षकअन्तर्गतखर्चशीर्षककमा  
रकमनपुगभएमासोनपुगभएकोरकमकुनैएकवाएकभन्दाबढीशीर्षकमाबचतहुनेर  
कमबाट२५प्रतिशतमानबढनेगरीगाँउकार्यपालिकालेरकमान्तररग्नसक्नेछ ।

तरपूँजीगतशीर्षकबाटचालूशीर्षकमारकमान्तररग्नसक्नेछैन ।

(२)

उपदफा(१)बमोजिमकोअधिकारआवश्यकताअनुसारगाँउकार्यपालिकालेप्रमुखप्र  
शासकीयअधिकृतलाईप्रत्यायोजनगर्नसक्नेछ ।

(३)

गाउँपालिकाकोविनियोजनअन्तर्गतकुनैएकप्रकारकोखर्चव्यहोर्नेश्रोतमारहेकोरक  
मअर्केश्रोतमासार्नेरभुक्तानीविधिपरिवर्तनगर्नेअधिकारसभाकोहुनेछ ।

(४) रकमान्तरतथास्रोतान्तरसम्बन्धीअन्यव्यवस्थातोकिएवमोजिमहुनेछ ।

१०.

बजेटफिर्ताहनेस्वीकृतवार्षिकबजेटमाविनियोजनभैनिकासाभएकोरकम  
कुनैकारणवशाखर्चहुननसकीखर्चखातामाबाँकीरहेमाआर्थिकवर्षकोअन्तमासंचित  
कोषमाफिर्तादाखिलागर्नुपर्नेछ ।

परिच्छेद-४

कारोबारकोलेखा

**११. कारोबारकोलेखा**

: (१)

विनियोजन, धरौटी एवं राजश्वतथा अन्य कारोबार को लेखा दोहोरो लेखा प्रणाली को सिद्धा  
न्त व मोजिम न गदमा आधारित लेखा प्रणाली अनुसार राखिने छ ।

तर महालेखा नियन्त्रक कार्यालय लेन गदमा आधारित लेखा प्रणाली लाई परिमार्जन गरी  
परिमार्जित न गद आधार वाप्रोद भावी आधार माले खारा खेगरी तो किंदिन सक्ने छ ।

(२) उपनियम

(१)

ब मोजिम को लेखा राख्न कालागि आवश्यक लेखा ढाँचा महाले खापरी क्षक वाट स्वीकृत  
भए व मोजिम हुने छ ।

(३)

गाउँ पालिकाले अनुदान,  
सहायता, लगानी, विनियोजन, राजश्वतथा धरौटी का अतिरिक्त अन्य सैप्रकार को कारो  
बार र खर्च को लेखा गाउँ पालिका लेत यार गरी राख्नु पर्ने छ ।

(४) लेखा उत्तरदायी अधिकृत लेतो किए को समय भित्र विनियोजन, राजस्व, धरौटी लगा  
यत को एकीकृत वित्तीय विवरण तयार गरी गाउँ कार्यालय का  
गाउँ सभातथा महाले खानियन्त्रक कार्यालय माउपलव्य गरा उनु पर्ने छ ।

(५)

आफ्नो निकाय र मातहत कार्यालय को सम्पति र दायित्व को लेखांकन एवं प्रतिवेदन गर्ने  
दायित्व लेखा उत्तरदायी अधिकृत को हुने छ ।

**१२. जिम्मेवार व्यक्ति जवाफ देही हुने**

:

(१)

जिम्मेवार व्यक्ति ले प्रत्येक कारोबार स्पष्ट देखिने गरी प्रचलित कानून लेतो के ब मोजिम  
को रित पुर्याई ले खात यार गरी गराई राख्नु पर्ने छ ।

(२)

आर्थिक प्रशासन संचालन गर्दा मातहत कार्यालय ले प्रचलित कानून को पालना गरे न गरे  
को सम्बन्धमा आवश्यकता अनुसार र खदेख,

जाँचबुझतथानिरीक्षणर्नेरमातहतकार्यालयकोहिसाबकेन्द्रीयहिसाबमासमावेशग  
राउनेउत्तरदायित्वलेखाउत्तरदायीअधिकृतकोहुनेछ ।

(३) उपदफा(१) बमोजिमलेखातयारगरेनगरेकोवाउपदफा (२)

बमोजिमलेखाउत्तरदायीअधिकृतलेरखेदेख,  
जाँचबुझतथानिरीक्षणगर्दावालेखापरीक्षणहुँदाप्रचलितकानूनद्वारानिर्धारितप्रक्रियापू  
रानगरीकारोबारगरेकोवाअन्यकुनैकैफियतदेखिनआएमाजिम्मेवारव्यक्तिलेत्यस  
कोजवाफदेहीवहनगर्नुपर्नेछ ।

(४)

कुनैमनासिवकारणलेखासम्बन्धीकाममाअनियमितहुनगएमाजिम्मेवारव्यक्तिले  
तोकिएकोअवधिभित्रअधिकारप्राप्तअधिकारीसमक्षकारणखुलाईनियमितगराउन  
कोलागिपेशगरेमालेखाउत्तरदायीअधिकृतलेतोकिएकोम्यादभित्रत्यससम्बन्धमा  
आवश्यकनिर्णयगर्नुपर्नेछ ।

तरमनासिवकारणनभईलेखासम्बन्धीकाममाअनियमितहुनआएकोदेखिनआएमाले  
खाउत्तरदायीअधिकृतलेजिम्मेवारव्यक्तिलाईपहिलोपटकपाँचसयरूपैयाँरत्यसप  
छिपनिदोहोरिनआएमापटकैपिच्छेएकहजाररूपैयाँजरिवानागरीप्रचलितकानूनबमो  
जिमविभागीयकारबाहीसमेतगर्नसक्नेछ ।

(५)

उपदफा

(४)

बमोजिमनिर्णयदिनुपर्नेअधिकारीलेतोकिएकोम्यादभित्रनिर्णयनदिएमानिजलाईएक  
तहमाथिकोअधिकारीलेपहिलोपटकपाँचसयरूपैयाँसोहीअधिकारीबाटपुनःअर्कोप  
टकत्यस्तोकार्यदोहोरिनगएमापन्ध्रसयरूपैयाँजरिवानागर्नुपर्नेछ ।

(६)

उपदफा

(२)

बमोजिमरखेदेख,

जाँचबुझतथानिरीक्षणहुँदायोकानूनतथायसकानूनअन्तरगतबनेकोनियमबमोजिम  
निर्धारितप्रक्रियापूरानगरीकारोबारगरेकोदेखिनआएमावाअन्यकुनैकैफियतदेखिन

आएमाजाँचगर्नपठाउनेतालुककार्यालयलेकलमैपिच्छेदुईसयरूपैयाँजरिवानागर्नस  
क्नेछ । एउटैजिम्मेवारव्यक्तिलाईतीनपटकभन्दाबढीजरिवानाभइसकेपछिपुनःत्य  
स्तोकार्यदोहोरिनआएमाकलमैपिच्छेपाँचसयरूपैयाँजरिवानागरीप्रचलितकानूनब  
मोजिमविभागीयकारबाहीसमेतगर्नुपर्नेछ ।

(७)

योकानूनवायसकानूनअन्तर्गतबनेकोनियमबमोजिमलेखाराखेनराखेको,लेखादाखि  
लागरेनगरेकोरलेखापरीक्षणगराएनगराएकोसम्बन्धमासमयसमयमाजाँच,  
निरीक्षणगरीआन्तरिकनियन्त्रणररेखदेखगर्नेजिम्मेवारीप्रमुखप्रशासकीयअधिकृत  
कोहुनेछ ।

**१३. राजस्वदाखिलाराजस्वलेखा:**(१)

प्रचलितकानूनबमोजिमगाउँपालिकालाईप्राप्तहुनेराजस्वतथाअन्यआयरकमहरूका  
यालयमाप्राप्तभएपछितोकिएबमोजिमसंचितकोषमाआम्दानीदेखिनेगरीबैंकदाखि  
लागर्नुपर्नेछ ।

(२)                                    राजस्वकोलगततथालेखाराखेतथाफाँटवारीपेशगर्ने,  
लेखापरीक्षणगराउनेरत्यसकोअभिलेखराखेउत्तरदायित्वप्रमुखप्रशासकीयअधिकृ  
तकोहुनेछ ।

**१४. नगदीजिन्सीदाखिलागर्नेरलेखाराख्ने** : (१)

जिम्मेवारव्यक्तिलेआफनोजिम्मामाआएकोसरकारीनगदीकोहकमासोहीदिनवात्य  
सकोभोलिपल्टतोकिएकोबैंकखातामारजिन्सीमालसामानभएसातदिनभित्रतोकिए  
कोस्थानमादाखिलागरीश्रेस्ताखडागर्नुपर्नेछ ।

(२)                                    उपदफा (१)  
बमोजिमकोम्यादभित्रजिम्मेवारव्यक्तिलेनगदीतथाजिन्सीदाखिलागरेकोश्रेस्ताख  
डागर्ननसकेमात्यसकोमनासिवकारणखुलाईएकतहमाथिकोअधिकारीसमक्षम्याद

थपकोलागि अनुरोधगर्न सक्नेछ । यसरी अनुरोधभै आए माए कतह माथिको अधिकारी लेमना सिवकारण देखे माए कै पटक वादुई पटक गरी बढी मापै ताली सदिन सम्म कोम्या दथपिदिन सक्नेछ ।

(३) उपदफा (२)

बमोजिमथपिए कोम्यादभित्र पनि श्रेस्ताखडानगर्ने जिम्मेवार व्यक्ति लाई एकतह माथि को अधिकारी लेकल मैपि च्छेपाँच सय रूपैयाँ वाबिगो को दश प्रतिशत सम्म जरिवाना गर्न सक्नेछ ।

(४)

आफ्नो जिम्मामा आए को सरकारी नगदी सोही दिन वात्यस को भोलिपल्ट तो किए को वै क खाता मादाखिला नगरे को देखिन आए मासम्बन्धित प्रमुख प्रशासकीय अधिकृत लेद शदिन सम्म ढीलो गरे को भए पदश प्रतिशत जरिवाना गरी सोदाखिला गर्न लगा उनेरपन्धि दि न सम्म ढिलो गरे को भए पन्ध प्रतिशत जरिवाना गरी सो समेत दाखिला गर्न लगा उनेरपन्धि दि न भन्दा बढी ढिलो गरे को भए पन्धी स प्रतिशत जरिवाना गरी नगद दाखिला गर्न लगा इ क सूरको मात्रा अनुसार प्रचलित कानून बमोजिमविभागीय कारबाही समेत गर्न गरा उन सक्नेछ ।

**१५. आर्थिक प्रतिवेदन पेशागर्ने : (१)**

लेखा उत्तरदायी अधिकृत लेतो किए का अवधिभित्र प्रत्येक आर्थिक वर्ष सञ्चित कोष को अ तिरिक्त विनियोजन,

राजस्व,

धरौटी, वैदेशिक अनुदान नर ऋण सहायता तथा लगानी को एकीकृत आर्थिक विवरण तथा

रगरीगा उँकार्य पालिका, गाउँ सभा, महालेखा नियन्त्रक कार्यालय र महालेखा परीक्षक को कार्यालय मा प्रतिवेदन पेशगर्नुपर्नेछ ।

(२)

जिम्मेवारव्यक्तिलेकारोबारकोलेखारसम्बन्धितकागजाततोकिएकोकार्यालयमावा  
लेखापरीक्षकसमक्षतोकिएबमोजिमदाखिलागर्नुपर्नेछ ।

(३)

गाउँपालिकाकोवित्तीयविवरणनेपालसरकारलेअवलम्बनगरेकोआर्थिकसंकेतथा  
वर्गीकरणअनुरूपकोहुनेछ ।

(४)

राजस्व,

नगदी,

जिन्सीतथाधौटीदाखिलागर्नेतथात्यसकोलेखाअभिलेखअद्यावधिकरूपमाराख्नेअ  
न्यकार्याविधितोकिएबमोजिमहुनेछ ।

**१६. हानीनोकसानीअसुलउपरगरिने :**

यसपरिच्छेदबमोजिमराख्नुपर्नेकारोबारकोलेखाठीकसंगनराखेकोकारणबाटगाउँ  
पालिकालाईकुनैकिसिमकोहानीनोकसानीतथाक्षतिहुनगएमात्यसरीपर्नगएकोहानी  
नोकसानीतथाक्षतिपूर्तिजिम्मेवारव्यक्तिबाटसरकारीबाँकीसरहअसुलउपरगरिनेछ

।

परिच्छेद-५

आन्तरिकनियन्त्रण, लेखापरीक्षणतथाबेरुजुअसुलफछ्यौट

१७.

**आन्तरिकनियन्त्रणप्रणालीः(१)**

गाउँपालिकालेआफ्नोरमातहतकाकार्यालयकोआन्तरिकनियन्त्रणप्रणालीसुदृढग  
र्नकार्ययोजनाबनाईलागुगर्नुपर्नेछ ।

(२)

आन्तरिकनियन्त्रणकार्ययोजनालागुगर्दामहालेखानियन्त्रककार्यालयलेजारीगरेको  
आन्तरिकनियन्त्रणप्रणालीकोसिद्धान्त,नीति,  
ठाँचारकार्यविधिलाईमार्गदर्शनकोरूपमालिनुपर्नेछ ।

**१८. आन्तरिकलेखापरीक्षणः(१)**

गाउँकार्यपालिकारमातहतकार्यालयहरुकोआर्थिककारोवारकोआन्तरिकलेखापरीक्षणनियमिता,

मितव्यिता,कार्यदक्षतारप्रभावकारिताकाआधारमातोकिएकोमापदण्डभित्रहीगा उँपालिकाकोआन्तरिकलेखापरीक्षणशाखावातोकिएकोअधिकृतबाटहुनेछ ।

(२)

गाउँपालिकाकोआन्तरिकलेखापरीक्षणसम्बन्धीअन्यव्यवस्थातोकिएबमोजिमहुने छ ।

(३)

गाउँपालिकाकोआन्तरिकवाअन्तिमलेखापरीक्षणहुँदासरकारीनगदीवाजिन्सीमालसामानकोलगतछुटगरेको वासरकारलाईहानीनोक्सानीपुर्याएकोदेखिएमाप्रमुखप्रशासकीयअधिकृतलेत्य स्तोजिम्मेवारव्यक्तिबाटहानिनोक्सानीभएकोरकमअसुलगरीकसूरकोमात्राअनुसा रविभागीयकारबाहीसमेतगर्नुपर्नेछ ।

**१९. स्पष्टीकरणनिवेदनउपरकारबाही**

: (१)

कार्यालयकोसरकारीनगदीजिन्सीआय-

व्ययकोलेखाआकस्मिकनिरीक्षणगर्दावाआन्तरिकवाअन्तिमलेखापरीक्षणकोसिल सिलामासोधिएकोप्रश्नकोजवाफवामागगरिएबमोजिमकोलेखातथाविवरणतोकिए कोम्यादभित्रदाखिलागर्नुसम्बन्धितलेखाउत्तरदायीअधिकृतरजिम्मेवारव्यक्तिको कर्तव्यहुनेछ ।

(२)

उपदफा

(१)

बमोजिमतोकिएकोम्यादभित्रकामसम्पन्नगर्ननसकिनेभईमनासिवमाफिककोकारणसहितम्यादथपकोलागिअनुरोधगरेमारत्यस्तोकारणमनासिवदेखिएमासोप्रश्नसोध

नीगर्नेवाविवरणमागगर्नेअधिकारीवानिकायलेमनासिवमाफिककोम्यादथपगरिदि  
नसक्नेछ ।

(३)	उपदफा(१)	र(२)
-----	----------	------

बमोजिमिदिइएकोम्यादभित्रसोधिएकोप्रश्नकोजवाफवामागगरिएकोलेखापेशागर्नन  
सक्नेलेबेरुजुवाकैफियतदेखिएकोरकमव्यहोर्नुपर्नेछ ।

२०. <u>बेरुजुअसूलफछ्यौटनियमितरलगतकायमगर्ने</u>	:(१)
--	------

महालेखापरीक्षककोप्रतिवेदनमाओँल्याएकोवेरुजुअसूलउपरगर्नुपर्नेतथातिर्नुवुझा  
उनुपर्नेभनीठहरयाईएकोरकमकोलगतकार्यालयलेअध्यावधिकगरीगराईराख्नुपर्ने  
छ ।

(२)

लेखापरीक्षणबाटदेखिएकोमस्यौटरहिनामिनाभएकोरकमवातोकिएबमोजिमनिय  
मितहुननसकेकोवेरुजुरकमजिम्मेवारव्यक्तिबाटअसूलउपरगर्नुपर्नेछ ।

(३)

महालेखापरीक्षककोवार्षिकप्रतिवेदनमाओँल्याएकोवेरुजुसम्बन्धमाकार्यपालिका  
कोअनुमतिलेसभामाउपस्थितभईआफ्नोप्रतिकृयाव्यक्तिगर्नेरबेरुजुफछ्यौटसम्ब  
न्धीकामकारवाहीगर्नेगराउनेउत्तरदायित्वलेखाउत्तरदायीअधिकृतकोहुनेछ ।

(४)

वेरुजुअसूलफछ्यौट,नियमितरलगतकायमगर्नेसम्बन्धमासभामाछलफलभईप्रति  
वेदनस्वीकृतभएपछिसोप्रतिवेदनमाउल्लोखितसुझावहरुकार्यान्वयनगर्नेगराउनेदा  
यित्वकार्यपालिकाकोनिर्देशनबमोजिमसम्बन्धितलेखाउत्तरदायीअधिकृतकोहुनेछ  
।

(५) वेरुजुफछ्यौटसम्बन्धीअन्यकार्यविधितोकिएबमोजिमहुनेछ ।

परिच्छेद-६

**बरबुझारथ, लिलामबिक्रितथामिन्हासम्बन्धीव्यवस्था**

**२१. बरबुझारथः** (१)

गाउँपालिकाकानिवाचितप्रतिनिधिलेआफूजिम्माभएकोकागजाततथाजिन्सीसामान आफ्नोपदावधीसमासहनुभन्दा१५दिनअगावैफिर्ताबुझाईसोकोप्रमाणलिनुपर्नेछ ।

(२)

कर्मचारीसरुवावाबढुवाहुँदावाअवकाशप्राप्तगर्दावालामोअवधिमाकाजमावाविदामा रहँदाआफ्नोजिम्मामारहेकोनगदीजिन्सीवासरकारीकागजाततोकिएकोम्यादभित्र बरबुझारथगरीतोकिएकोढाँचामावरबुझारथकोप्रमाणपत्रलिनुपर्नेछ ।

(३) उपदफा (१)

बमोजिमबरबुझारथनगर्नेव्यक्तिवहालवालाकर्मचारीभएप्रचलितकानूनबमोजिमनि जकोतलबभत्तारोक्ताराखीरबहालटुटेकोव्यक्तिभएनिजकोनिवृत्तभरणवाउपदानरो क्ताराखीएवंनिवृत्तभरण,उपदाननपाउनेवाउपदानलिइसकेकोव्यक्तिभएस्थानीयप्र शासनद्वारापकाउगरीबरबुझारथगर्नलगाइनेछ ।

(४) समयमावरबुझारथनगरेकोकारणबाटसरकारीनगदी, जिन्सीवाकुनैधनमालनोक्सानभएमानोक्सानभएबराबरकोरकमरसोहीबराबरको विगोरकमप्रचलितकानूनबमोजिमसम्बन्धितव्यक्तिबाटअसुलउपरगरिनेछ ।

(५) बरबुझारथगर्नेअन्यप्रकृयातोकिएबमोजिमहुनेछ ।

**२२. नगदीजिन्सीदुरुपयोगएवंमस्यौटभएमाकारबाहीगरिने**

: (१) कार्यालयकोसरकारीतहसीलतथाजिन्सीभण्डारआन्तरिकलेखापरीक्षणगर्दा वाअन्तिमलेखापरीक्षणगर्दावाकुनैतवरलेजाँचहुँदासरकारीरकममस्यौटभएकोदे खिनआएमाप्रमुखप्रशासकीयअधिकृतलेप्रचलितकानूनबमोजिमसोमस्यौटगर्नेउपर आवश्यककारबाहीगर्नुगराउनुपर्नेछ ।

(२) सार्वजनिकसम्पत्तिकोजिम्मा,  
त्यसकोलगत, संरक्षण, वरवुझारथरजवाफदेहीसम्बन्धी अन्यव्यवस्थातोकिएबमो  
जिमहुनेछ ।

२३. लिलामविक्रीतथामिन्हादिने : (१)  
यसकानूनतथायसअन्तर्गतबनेकोनियमबमोजिमजिन्सीनिरीक्षणगर्दाटुटफुटतथाबे  
कम्माभईकामनलाग्नेभनीप्रतिवेदनमाउल्लेखभएकोमालसामानहरूप्रमुखप्रशास  
कीयअधिकृतलेआवश्यक जाँचवुझगर्दालिलामविक्रीगर्नुपर्नेभनीठहर्याइएकोमाल  
सामानतोकिएबमोजिमकोकार्यविधिअपनाईलिलामविक्रीगर्नसकिनेछ ।

(२)  
यसकानूनमाअन्यत्रजुनसुकैकुरालेखिएकोभएतापनियोकानूनअन्तर्गतउठननसके  
कोवाँकीरकम, प्राकृतिकप्रकोप,  
दर्घटनावाआफनोकाबूबाहिरकोपरिस्थितिलेगर्दातथासुखाजर्तीभईवाखिएर,  
सडेरगईवाअन्यकारणवाटसरकारीहानीनोकसानीहुनगएकोवाएनबमोजिमलिलाम  
बढावढहुँदापनिनउठेकोवाउठनेस्थितिनदेखिएकोमार्कार्यपालिकाबाटतोकिएबमो  
जिमकोकार्यविधिअपनाईमिन्हादिनसकिनेछ ।

#### परिच्छेद-७

#### विविध

२४. काम, कर्तव्य, अधिकारतथाजिम्मेवारी : लेखाउत्तरदायीअधिकृत,  
कार्यलयप्रमुख,  
जिम्मेवारव्यक्तिलगायतनगदीवाजिन्सीसम्बन्धीकामगर्नेअन्यअधिकारीकोकाम,  
कर्तव्य, अधिकारतथाजिम्मेवारीतोकिएबमोजिमहुनेछ ।

(२)उपदफा (१)वमोजिमतोकिएकोकाम, कर्तव्य,  
अधिकारतथाजिम्मेवारीअनुसारसम्बन्धितव्यक्तिलेजवाफदेहीतावहनगर्नुपर्नेछ ।

२५. वित्तीयप्रतिवेदनसार्वजनिकगर्नुपर्ने :  
यसकानूनरअन्यप्रचलितकानूनबमेजिमतयारगर्नुपर्नेवित्तीयप्रतिवेदनहरुसम्बन्धि  
तनिकायमापेशभएकोमितिलेसातदिनभित्रविद्युतीयवाअन्यउपयुक्तमाध्यमबाटसा  
वजनिकगर्नुपर्नेछ ।
२६. आर्थिकप्रशासनकोसञ्चालनः (१)  
गाउँपालिकाकोआर्थिकप्रशासनसञ्चालनसम्बन्धीव्यवस्थातोकिएवमोजिमहुनेछ ।  
(२) उपदफा -१ )  
वमोजिमकोव्यवस्थानभएसम्मकालागियोकानूनरयसअन्तर्गततोकिएवमोजिमको  
आर्थिकप्रशासनसञ्चालनगर्नआवश्यकपर्नेजनशक्तिकोपरिचालनरव्यवस्थापनमहा  
लेखानियन्त्रककार्यालयलेगर्नेछ ।
२७. संघीयरप्रदेशआर्थिककार्यविधिकानूनलाईआधारमान्त्रपर्ने :  
गाउँपालिकाकोसभाले�र्थिककार्यविधिसम्बन्धीकानूनबनाउँदासंघीयरप्रदेशआ  
र्थिककार्यविधिकानूनमाभएकाव्यवस्थालाईमार्गदर्शनकारुपमालिईसोबमोजिमग  
नुगराउनुपर्नेछ ।
२८. विद्युतीयप्रविधिकोप्रयोगगर्नसक्ने (१)  
यसकानूनबमेजिमआर्थिककारोवारकोलेखाव्यवस्थितगर्नउपयुक्तविद्युतीयप्रणा  
लीकोप्रयोगगर्नसक्नेछ ।  
(२) उपदफा -१ )  
बमोजिमकोआवश्यकप्रणालीगाउँपालिकाआफैलेविकासगरीवामहालेखानियन्त्र  
ककार्यालयबाटप्रासगरीलागूगर्नसक्नेछ ।  
(३) उपदफा -२ )  
बमोजिमविकासगरीएकोप्रणालीमासमावेशनभएकोवापर्यासनभएकोकुनैप्रणालीवि

कासगर्नुपर्नेभएमालेखाकोसिद्धान्तएवंवित्तीयढाँचाकोएकरूपताकालागितोकिएव  
मोजिममहालेखानियन्त्रककार्यालयकोसमेतपरामर्शलिनुपर्नेछ ।

**२९. लेखापरीक्षणसहजीकरणसमिति:(१)**

गाउँपालिकाबाटसम्पादनगरिनेकार्यहरूमाआन्तरिकनियन्त्रणप्रणालीअवलम्बनग  
रीप्रभावकारी, दक्षतापुण्यएवंमितव्ययीरूपमासम्पादनगर्न,  
वित्तीयप्रतिवेदनहरूलाईसमयमैतयारगर्नतथाविवेसनीयबनाउन,बेरुजुफछ्यौटग  
र्नगराउनगाउँकार्यपालिकालेआफूमध्येबाटतोकेकोसदस्यकोअध्यक्षतामागाउँपा  
लिकाकोआन्तरिकलेखापरीक्षणगर्नतोकिएकोअधिकृत,  
प्रमुखप्रशासकीयअधिकृतलेखापरीक्षणगर्नतोकोगाउँपालिकाकोअधिकृतरप्राविधिकअधिकृत  
समेतरहेकोएकलेखापरीक्षणसहजीकरणसमितिरहनेछ ।

(२)

लेखापरीक्षणसहजीकरणसमितिसम्बन्धीअन्यव्यवस्थातोकिएवमोजिमहुनेछ ।

**३०.**

अधिकारप्रत्यायोजनःयोकानूनवायसअन्तर्गतबनेकोनियमबमोजिमकुनैकार्यालय  
वाअधिकारीलाईप्राप्तअधिकारमध्येतोकिएवमोजिमकाअधिकारबाहेककाअन्यअ  
धिकारकुनैअधिकारीलेप्रयोगगर्नेगरीप्रत्यायोजनगर्नसकिनेछ ।

**३१.**

नियमनिर्देशिकावाकार्यविधिबनाउनेअधिकारःयसकानूनकोउद्देश्यकार्यान्वयनगर्न  
गाउँकार्यपालिकालेआवश्यकनियमहरू,निर्देशिका,कार्यविधिवामार्गदर्शनबनाउन  
सक्नेछ ।

आज्ञाले  
मार्शलि कुमार ओली  
प्रमुख प्रशासकीय अधिकृत

